

“सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश”-२०७७ बितरण सम्बन्धि सूचना

१. मिति २०७८/०४/२० गतेको गोरखा पत्र दैनिकमा सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश-२०७७ को लागि सूचना प्रकाशित गरी सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डामा संकलन गरिएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त हिताधिकारीको आवेदन अनुसार योग्य भएका आवेदकका सन्ततीहरुलाई आवेदन पेश गरेको स्थान विशेषका व्यारेकमा मिति २०७९/०९/१५ गतेबाट रकम निकाशा गरी छात्रवृत्ति रकम बितरण गर्न मिलाईएको हुंदा निम्नानुसारको कागजात सहित आफुले आवेदन पेश गरेको स्थान विशेषका व्यारेकमा मिति २०७९ साल बैशाख मसान्तसम्म समन्वय र सम्पर्क गरी छात्रवृत्तिको रकम बुझ्न सकिने व्यहोरा यसै सूचनाद्वारा छात्रवृत्तिको लागि आवेदन पेश गर्नु हुने नेपाली सेनाका सम्पूर्ण हिताधिकारीहरुलाई जानकारी गराईन्छ ।

(क) छात्रवृत्ति रकम पाउन योग्य र अयोग्य भएको नामावली लगत सम्बन्धित युनिटको सूचना बोर्डमा टाँस्न स्थान विशेषका युनिटहरुलाई जानकारी गराईएको सकिएको हुंदा आवेदन दिने बहालवाला तथा अवकाश प्राप्त हिताधिकारी स्वयंम् वा हिताधिकारीको एकाघरका परिवार (बाबु/आमा/श्रीमती/छोरा/छोरी) भएमा बहालवालाको हकमा सैनिक परिचय पत्र/संचयकोषको परिचय पत्र, आवेदक र बिद्यार्थीसंगको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी तथा अवकाश प्राप्तको हकमा पेन्सन पत्रको प्रतिलिपी, आवेदक र बिद्यार्थीसंगको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी १/१ (एक/एक) प्रति सहित उपस्थित हुनु हुन ।

(ख) छात्रवृत्तिको लागि आवेदन दिनु भएका हिताधिकारीका सन्ततीहरु शैक्षिक सत्र-२०७७ मा उत्तिर्ण भएको कक्षाको अन्तिम बार्षिक परिक्षाको लब्धांक प्रमाण पत्र र चारित्रिक प्रमाण पत्र, बिद्यार्थीको जन्मदर्ता प्रमाण पत्र, आवेदकको विवाह दर्ता, आवेदक र बिद्यार्थीको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी पुनः पेश गर्नु पर्ने देखिएकोले (कैफियतमा उल्लेख भएका आवेदकको मात्र) आवेदन दिंदा पेश गरेका सक्कल कागजात कागजाद सहित आवेदन दिएको स्थान विशेषको व्यारेकमा सम्पर्क गरी माग गरेको कागजादको प्रतिलिपी पेश गर्नु हुन ।

२. साथै, कल्याणकारी छात्रवृत्ति स्वदेश-२०७७ सम्बन्धी कुनै जिज्ञासा र गुनासो भएमा सम्बन्धित युनिटमा नै सम्पर्क गर्नु हुन र उक्त युनिटबाट यस महानिर्देशनालयमा समन्वय र सम्पर्क गर्ने व्यवस्था मिलाईएको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।

१. आवेदन दिने हिताधिकारी स्वयंम् वा हिताधिकारीको एकाघरका परिवार (बाबु/आमा/श्रीमती/छोरा/छोरी) उपस्थित भएमा पट्टाको प्रतिलिपी, आवेदक र बिद्यार्थीसंगको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी १/१ प्रति लिई बितरण गर्नु हुन तथा अन्य व्यक्तिहरूलाई रकम बितरण (न) नगर्नु हुन ।

२. सम्बन्धित हिताधिकारीको बैंक खातामा रकम जम्मा गर्ने भएमा बहालवाला भए सैनिक परिचय पत्र वा संचयकोष परिचय पत्र र भू.पू. सैनिकको हकमा पट्टाको प्रतिलिपी माग गरी उक्त कागजाद र रकम जम्मा गरेको भौचर फांटवारीको फाईलमा समावेश गर्नु हुन ।

३. सम्बन्धित युनिटले फांटवारी पठाउंदा बितरण भएको रकम बुझेको भरपाई र कैफियतमा उल्लेख भएको कागजाद सहित तथा रकम बितरण गर्ने समयावधिसम्म सम्बन्धित आवेदक रकम लिन नआउनु भएको खण्डमा उक्त रकम यस महानिर्देशनालयले तोकेको बैंक खातामा जम्मा गरेको भौचर, रकम बितरण गर्न स्वीकृत संख्या, बुझ्नेको संख्या र बुझ्न बांकी संख्याको तेरिज बनाएर उक्त फांटवारी (फांटवारी पठाउने पर्ने मिति चेक बितरण हुने पत्रमा उल्लेख गरिने) यस महानिर्देशनालयले तोकेको समय सिमा भित्र लेखा शाखामा बुझाउने र सो को भरपाई वा O/C पत्र लैजाने व्यवस्था मिलाउनु हुन साथै फांटवारी तोकिएको समयमा प्राप्त नभई छात्रवृत्ति बितरणको लागि निकाशा भएको चेक रकम बेरुजु भएमा सम्बन्धित युनिट जिम्मेवार हुनु पर्ने हुंदा तोकिएको सिमा भित्र फांटवारी पठाउने व्यवस्था मिलाउनु हुन ।